



स्टेट सिकाइका मापदण्डहरू र जाँच

“सिकाइका मापदण्डहरू” के हुन्?

सबै विद्यार्थीहरूले जान्नुपर्ने कुराहरू र हरेक ग्रेड स्तरमा त्यो गर्न सक्ने हुनु भनी वासिङ्टन स्टेट K-12 ले सिकाइका मापदण्डहरू भनी परिभाषित गरेको छ ।

हामीलाई ती किन आवश्यक छ?

कठिन सिकाइका मापदण्डहरूमा विद्यार्थीहरूले विषयको बारेमा गम्भीर र सृजनात्मक रूपमा सोच्ने कुरा माग गर्दछ—त्यसलाई कण्ठ गर्नेभन्दा पनि—त्यसैले उनीहरू पेशाहरू, कलेज र हाई स्कुलपछिको जीवनको निम्ति तयार हुन्छन् ।

कुन विषयको क्षेत्रहरूमा सिकाइका मापदण्डहरू हुन्छन्?

- अङ्ग्रेजी भाषा आर्ट्स
- गणित
- विज्ञान
- सामाजिक शिक्षा
- दि आर्ट्स
- शैक्षिक प्रविधि
- स्वास्थ्य र तन्दुरुस्ती
- सर्वाङ्गीण वातावरण र निरन्तरता
- विश्व भाषाहरू
- अङ्ग्रेजी भाषा सीप

तिनीहरू कसरी विकसित हुन्छन्?

सिकाइका मापदण्डहरू स्टेटभरिका विषयगत विशेषज्ञबाट सावधानीपूर्वक विकास गरिएका छन् र राष्ट्र, शिक्षाविद्, अभिभावकहरू र सार्वसाधारणले कोसिस गरेर ।

सिकाइका मापदण्डहरू प्रायः कसरी संसोधन गरिन्छ?

मापदण्डहरू कलेजहरू र कार्यशक्तिका विकास भइरहेका चाहनाहरूसँग मिल्ने छन् भनेर समयसापेक्ष रूपमा निश्चित गर्न ती संसोधन गरिन्छ ।

हामीसँग किन स्टेट जाँचहरू छन्?

विद्यार्थी, स्कुल, डिस्ट्रिक्ट र राज्यको उपलब्धीको तथ्याङ्कले शिक्षकहरूलाई शिक्षामा सुधार गर्न मद्दत गर्दछ। जाँचका अङ्कहरूले तिनीहरूलाई कुन-कुन शिक्षण अभ्यास तथा सामग्रीहरूले अध्ययन मापदण्डहरूलाई बुझ्नको लागि उत्कृष्ट रूपमा समर्थन गर्छन् भनी निर्णय गर्न मद्दत गर्छन्। अङ्कहरूलाई शिक्षाको सुधार गर्न प्रयोग गरिन्छ। परिणामहरूले ग्रेड स्तरको अपेक्षाहरूलाई पूरा गर्न कुन-कुन क्षेत्रमा विद्यार्थीहरूले राम्रो गरेका छन् र कुन-कुन क्षेत्रमा तिनीहरूलाई अतिरिक्त सहायताको आवश्यकता छ भन्ने पहिचान गर्छन्।

आफ्ना बच्चाले कस्तो राम्रो गरिरहेका छन् र अतिरिक्त सहायता कहाँ आवश्यक हुन सक्छ भन्ने बारेमा विद्यार्थीका अङ्कहरूले परिवारहरूलाई महत्त्वपूर्ण जानकारी पनि दिन्छ ।

राज्य-स्तरीय जाँच महत्त्वपूर्ण छ किनभने यसले सबै सार्वजनिक स्कुलका विद्यार्थीहरूले जहाँसुकैको स्कुलमा गएर गुणस्तरीय शिक्षा प्राप्त गरून् भनेर निश्चित गर्ने सहायता गर्छ।

ती किन आवश्यक छन्?

स्टेट र केन्द्रिय कानूनअनुसार विद्यार्थीहरूलाई यी कुरामा जाँच गरिनु जरुरी छ:

- **अङ्ग्रेजी भाषा आर्ट्स र गणित:** कक्षा 3 देखि 8 सम्म र हाई स्कुल
- **विज्ञान:** कक्षा 5, 8, र 10

हाई स्कुलको दीक्षान्तको निम्ति कुन जाँचहरू आवश्यक छन् भनेर हेर्न कृपया तल हेर्नुहोस् www.WAtesting.com.

सिक्नुहोस्
धेरै !

सिकाइका मापदण्डहरू

bit.ly/StateStandards

अथवा इमेल CoreStandards@k12.wa.us

सिक्नुहोस्
धेरै !

स्टेट जाँच

www.WAtesting.com

अथवा इमेल StateTesting@k12.wa.us

अध्ययनका राज्य-स्तरीय मापदण्डहरू र जाँच

वासिङ्टन K-12 अध्ययन मापदण्ड तथा मूल्याङ्कनको बारेमा शीर्ष 10 तथ्यहरू

कारण
#1

सही संग्रह (स्टफ)

अङ्ग्रेजी भाषा कला, गणित र श्रेणीबद्ध | अझ राम्रा सन्तुलित मूल्याङ्कनहरूका लागि बनाइएका वासिङ्टन राज्यका अध्ययन सम्बन्धी मापदण्डहरू विद्यार्थीहरूलाई कलेज, रोजगारी तथा जीवनमा तयार पार्ने गरी तयार पराएका छन्।

कारण
#6

उच्च शिक्षासँग समान

वासिङ्टनका धेरैजसो विश्वविद्यालयहरू, कलेजहरूर सामुदायिक कलेजहरूले पाठ्यक्रम स्तरको मूल्याङ्कनको निम्ति हाई स्कूल विद्यार्थीको स्मार्टर ब्यालेन्सड अङ्क प्रयोग गर्छन्।

कारण
#2

व्यवहारिक जीवनका सीपहरू

मापदण्ड र मूल्याङ्कनहरू समस्या समाधान, गहन विचार र लेखन जस्ता व्यवहारिक जीवन सीपहरूमा केन्द्रित छन्। विद्यार्थीहरूलाई बहु वैकल्पिक जाँचमा बबलहरू भर्ने भन्दा पनि थप कार्य गर्न भनिन्छ। तिनीहरूलाई अब जाँचको हिस्साको रूपमा आफ्नो कार्य देखाउने, आफ्ना जवाफहरू लेख्ने र बयान गर्ने अवसर प्रदान गरिन्छ।

कारण
#7

शिक्षक संसाधनहरू

स्मार्टर ब्यालेन्सड मूल्याङ्कन प्रणालीको प्रयोग गरी, वर्षभरि विद्यार्थीको प्रगति र बाटोमा सहायता गर्न शिक्षकहरूले डिजिटल लाइब्रेरीमा स्रोतहरूमा पहुँच पाउन र आवधिक वा अन्तरिम मूल्याङ्कनहरू प्रयोग गर्न सक्छन्।

कारण
#3

कक्षाकोठामा संलग्न हुने

जाँचले विद्यार्थीहरूले प्रत्येक दिन कक्षाकोठामा सिकेका र अभ्यास गरेका सीपहरू र सामग्रीलाई मिलान गर्छ। प्रत्येक गेडमा स्पष्ट, प्राथमिकताका लक्ष्यहरू छन् जसले विद्यालय वर्षको अन्त्यमा विद्यार्थीहरूले के जान्नु र बुझ्नुपर्छ भन्ने बयान गर्छन्।

कारण
#8

शिक्षकको संलग्नता

जाँचका सामाग्रीहरू विकास गर्नेदेखि सामाग्रीहरू सफलताको स्तरदेखि, डिजिटल लाइब्रेरी जाँच बनाउने कुरासम्म स्मार्टर ब्यालेन्सड मूल्याङ्कन प्रणालीको विकासमा वासिङ्टनका शिक्षकहरू हरेक कदममा संलग्न छन्।

कारण
#4

दूरीलाई कम गर्ने (क्लोजिड ग्याप)

मूल्याङ्कनहरूले उपलब्धिको दूरीलाई पहिचान गर्न मद्दत गर्छन् र स्कूल डिस्ट्रिक्ट र राज्यलाई एकदमै आवश्यक भएको स्थानमा संसाधनहरू बाँडफाँड गर्न अनुमति दिन्छन्।

कारण
#9

अझ द्रुत परिणामहरू

2016 को स्प्रिङमा, व्यक्तिगत विद्यार्थीको जाँचका अङ्कहरू विद्यार्थीहरूले आफ्नो वर्ष अन्त्यको वा समेटिभ, जाँच पूरा गरेको दुई वा तीन हप्ता भित्रमा स्कूल डिस्ट्रिक्टहरूमा उपलब्ध थिए। त्यसले शिक्षकहरूलाई निर्देशनमा सुधार गर्न मद्दत गर्दछ।

कारण
#5

जाँच एउटा मापन मात्र हो

राज्य-स्तरीय जाँच विद्यालयमा विद्यार्थीको प्रगतिको पूर्ण आवरण बनाउन प्रयोग गरिने प्रगति विवरण कार्डहरू, शिक्षकको पृष्ठपोषण र कक्षाकोठको कार्यको संयोजन सहितको विभिन्न सूचकहरू मध्येको एक हो।

कारण
#10

थप पहुँचयोग्य

स्मार्टर ब्यालेन्सड जाँचहरू असक्षमता भएका र अङ्ग्रेजी भाषा सिक्नेहरूका लागि समेत सबै विद्यार्थीहरूलाई सहायता गर्न बनाइएका हुन्।